



गोसाईकुण्ड गाउँपालिका रसुवा

स्थानीय राजपत्र

खण्ड:- ०४ संख्या:- ०७ मिति:- २०७८/११/२३

भाग - २

विपन्न नागरिकको दिगो जिविकोपार्जनका लागि व्यवसाय स्थापनार्थ बीउपूँजी अनुदान मापदण्ड,
२०७८

१. पृष्ठभूमि:

अति विपन्न तथा श्रोतको पहुँच नपुगेको महिला, बालबालिका, अपङ्गता, भएका व्यक्ति, ज्येष्ठ नागरिक, आदिवासी/जनजाति, सिमान्तकृत वर्ग, पिछडा वर्ग, दलित समुदायको जीवनस्तरमा सुधार ल्याउने अभिप्रायले गोसाईकुण्ड गाउँपालिकाले लक्षित वर्ग उत्थान, सशक्तिकरण एवं सामाजिक समावेशिकरणमा विपन्न समुदायका आर्थिक रुपमा विपन्न महिला र वेरोजगार युवायुवतीलाई लक्षित गरी गाउँपालिकाले सञ्चालन गर्ने कृषि तथा पशुपालन एवं लघु उद्यममा आधारित सीप विकास तालिम प्राप्त गरेको विपन्न सदस्यहरूलाई दिगो जिविकोपार्जनमा टेवा पुऱ्याउन व्यवसाय स्थापनार्थ बीउपूँजी अनुदान दिने व्यवस्था गर्न वाञ्छनीय देखिएकाले गोसाईकुण्ड गाउँपालिकाले विपन्न नागरिकका लागि बीउपूँजी अनुदान मापदण्ड, २०७८ तयार गरी गाउँ कार्यपालिका बैठकबाट मिति २०७८।११।२३मा पारित गरी जारी गरिएको छ ।

२. उद्देश्य:

२.१ सीप तथा व्यवसायिक विकास तालिम प्राप्त गरेका विपन्न सदस्यहरूलाई तत्काल व्यवसाय शुरुवात गर्न सहयोग गर्ने ।

२.२ लक्षित वर्गको आर्थिक सशक्तिकरण र दिगो जिविकोपार्जनमा टेवा पुऱ्याउने ।

२.३ अनुदान प्राप्त गर्ने महिलाहरुमा किनेर खाने बानीबाट बेचेर खाने बानीको विकास गराउने ।

३. बीउपूँजी अनुदानका आधारहरु:

गोसाईकुण्ड गाउँपालिकाबाट तालिमका लागि विपन्नता भएका वस्ती पहिचान गरी सहभागितात्मक लेखाजोखा विधिबाट सम्भाव्यता अध्ययन भै छनौट भएको विषयमा तालिम प्राप्त गरेको र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिम प्राप्त गरेका व्यक्ति हुनुपर्छ । सो सम्बन्धमा देहायका आधारमा अनुदान रकम उपलब्ध गराइनेछ ।

३.१ अति विपन्न परिवारको सदस्य हुनुपर्ने ।

३.२ सम्बन्धित वडाको स्थायी बासिन्दा भएको हुनुपर्ने र वडाबाट सिफारिस गरिएको हुनुपर्ने ।

३.३ सिकेको सिपलाई व्यवसायिक रुपमा निरन्तरता दिन प्रतिबद्ध हुनुपर्ने ।

३.४ विपन्न एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक भएका व्यक्ति वा वेरोजगार युवा युवतीलाई प्राथमिकतामा राख्ने ।

३.५ तालिमको विषयमा उत्पादनमुलक क्षेत्रहरु जस्तै कृषि, पशुपालन, लघु उद्यममा आधारित विषयमा तालिम प्राप्त भएको हुनुपर्ने ।

४. अनुदान वितरणमा प्रक्रिया :

४.१ गोसाईकुण्ड गाउँपालिका भित्रका विपन्नताको बाहुल्यता भएका वडाहरुका बस्तीहरु सम्बन्धित वडाको सिफारिसमा सामाजिक विकास समितिमा पठाउने ।

४.२ सामूहिक रुपमा व्यवसायिक विकास गराउने लक्ष्य पुरा गर्न विभिन्न बस्तीमा रहेका बढिमा २०।२० जना लक्षित वर्गका महिलाहरुले आफूहरुमध्ये अध्यक्ष उपाध्यक्ष सचिब कोषाध्यक्ष र सदस्यहरु रहेको समुह गठन गरी सम्बन्धित वडाको सिफारिससहित गाउँपालिकाको महिला बालबालिका शाखामा पठाउने ।

४.३ समूहले तालिम प्राप्त पश्चात् वडाको समन्वयमा व्यवसायका लागि आवश्यक पर्ने कच्चा पदार्थ सामाग्री तथा मातृजात वा विउ छनौट गरेको हुनुपर्ने ।

४.४ सीप तथा व्यवसायिक विकास तालिमपश्चात् कार्य सञ्चालनकै अवधिमा सम्बन्धित वडा समितिको समन्वयमा समूहका अध्यक्षको संयोजकत्वमा समूह सदस्य मध्येबाट ३ जना रहने गरी खरिद समिति गठन गर्ने ।

- ४.५ खरिद सामितिले सहभागीहरुको प्रारम्भिक व्यवसायिक कार्ययोजनाको आधारमा वस्तु तथा सेवा खरिद गर्नुपर्ने । यसमा सम्बन्धित विषयका प्राविधिकहरुबाट परामर्श सेवा लिन सकिने ।
- ४.६ तालिम प्राप्त सदस्यहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सामग्री तथा मातृजात खरिद गर्नका लागि शाखामा विनियोजित तोकिएको शीर्षकबाट गाउँ कार्यपालिका बैठकले तोकिएको अनुदान रकम चरणगत रूपमा समितिको खातामा उपलब्ध गराइने ।
- ४.७ लघु उद्यम सीप तथा व्यवसायिक विकास तालिम र व्यवसाय स्थापना वापत अनुदान प्राप्त गर्ने समूह वा सदस्यले योजना मुताबिक काम नगरेमा गाउँपालिकाबाट अनुगमन गरी प्रतिवेदनका आधारमा सम्बन्धित वडा कार्यालयको समन्वयमा गाउँपालिकाले बाँकी अनुदान रोक्का राख्न सक्नेछ ।
- ४.८ गाउँपालिकाको सम्बन्धित शाखा र वडा कार्यालयबाट व्यवसायको नियमित अनुगमन र निरीक्षणका साथै आवश्यकता अनुसार प्राविधिक परामर्श सहयोग उपलब्ध गराइने ।

५. हैसियत:

- ५.१ यो मापदण्ड गाउँपालिका/ वडा कार्यालय र सम्बन्धित टोल विकास संस्था /महिला समूह/संस्थाको साझा मार्गदर्शन हो । यसले विपन्न तथा लक्षित वर्गको आर्थिक सशक्तिकरणका माध्यमबाट दिगो जीविकोपार्जनमा टेवा पुगेको हुनेछ ।
- ५.२ एकपटक वस्तुगत सहयोग वा नगद अनुदान पाइसकेको सदस्यलाई सामान्यतया सोही वर्ष पुनः अनुदानको रकम उपलब्ध गराइने छैन, तर उत्कृष्ट व्यवसायीलाई प्रोत्साहन गर्न थप अनुदान उपलब्ध गराउन भने यस मापदण्डले कुनै बाधा पार्ने छैन ।

आज्ञाले,
दुतेन्द्र चाम्लिङ
प्रमुख प्रशासकीय अधिकृत